

अक्टोबर २०१७

आदरणीय आमाबुवा/अभिभावक,

यो चिठीको मुख्य उद्देश्य भनेको स्कुल ढिलो सुरु भएको, छिटो छुटी हुने वा खराब मौसम र अरु आपतकालीन अवस्थाका कारण स्कुल बन्द हुने प्रक्रिया बारे जानकारी दिलाउनका निम्ति हो।

प्रतिकूल मौसमको अवस्थामा स्कुलका कर्मचारीहरू पब्लिक कार्यको डिपार्टमेन्ट र आगोको डिपार्टमेन्टसंग सम्पर्कमा रहन्छन्। यसका अलावा थप क्षेत्रीय र राष्ट्रीय मौसम स्टेसनहरू पनि नियालिन्छ। कृपया होसियार रहनु होला जिल्लाको विचार जे भए पनि आमाबुवाले अन्तिम फैसला लिनुपर्छ किनभने उनीहरूले वरिपरि र छेउको अवस्था र स्थिति राम्रि जानेका हुन्छन्। यदि स्थिति सुरक्षित छैन भने आफ्ना बच्चा हरुलाइ घर मै राख्न पाउने हुन्छ।

आफै फोन गर्ने प्रणालीलाई एक्टिभेट गरि ढिलो, छिटो छुटी वा बन्दको अवस्थामा प्रयोग गरिन्छ। अझै तलका रेडियो र टेलिभिजन स्टेसनले पनि यस अवस्था बारे जानकारी दिन्छन्। WHYN (FM-93.1/AM-560), WAQY (FM-102), WRNX (FM-100.9), KIX (FM-97.9), Channel 40 WGGB, Channel 22 WWLP, च्यानल ४०, क्षेत्रीय च्यानल १५ वा स्कुलको जानकारी लाइन ५७२-६४१७ मा सम्पर्क गर्नुहोला। यो वर्ष आमाबुवा/अभिभावक टेक्स्ट म्यासेजका निम्ति अनुरोध गर्न सक्नुहुनेछ। यो सेवामा भाग लिन Y वा "YES " लेखि स्कुलको छोटो कोड नम्बर ६७५८७ लेखि पठाउनु होला। यसको विस्तृत जानकारी हाम्रो वेब साइटमा छ। www.schoolsofwestfield.org

दुइ घण्टा ढिलो खुल्ने

कहिले काहि लागु हुने अवस्थामा शिर्जना भएमा दुइ घण्टा ढिलोको क्षणलाइ दिन भरि बन्द हुने भनि घोषणा पनि गरिनेछ। यदि मौसम अझ खस्कदै गएको छ भने यो अवस्था लागु हुन सक्छ। यसै कारण कृपया स्कुलको अन्तिम निर्णय नआइन्जेल सम्म टेलिभिजन र रेडियो स्टेसनहरूमा नजर राखी राख्नुहोस। ढिलो खुल्ने समयमा स्कुलको खाजा र बिहानको स्न्याक रद्द गरिनेछ र स्कुलको लन्च मात्रै उपलब्ध हुनेछ।

ढिलो खुल्ने अवस्थाका समयहरू यस प्रकार छन्

स्कुल

२ घण्टा ढिलो समय

वेस्टफिल्ड हाइ

बिहान ९:२० बजे

वेस्टफिल्ड टेक्निकल एकाडेमी

बिहान ९:२० बजे

नर्थ मिडल र साउथ मिडल

बिहान १०:०० बजे

एलिमेंटरी स्कुलहरु

बिहान ११:०० बजे

फोर्ट मेडो अर्ली चायल्ड हुड केन्द्र

९:००-११:३० को सेसन= बन्द

फोर्ट मेडो अर्ली चायल्ड हुड केन्द्र

९:००-३:०० को सेसन= ११:०० बजे

सेन्ट म्यारी(के-१२)

बिहान १०:०० बजे

आज्ञाकारी,

स्टेफन जपरोसकी

स्कुलका सुपरिवेक्षण